

"कृषि, उद्योग र पर्यटनमा वृद्धि : बारबर्दिया नगरको समृद्धि"
"INCREASE IN AGRICULTURE, INDUSTRY AND TOURISM: PROSPERITY OF BARBARDIYA MUNICIPALITY"



बारबर्दिया नगरपालिका
BARBARDIYA MUNICIPALITY

नगर कार्यपालिकाको कार्यालय
OFFICE OF THE MUNICIPAL EXECUTIVE

जयनगर, बर्दिया

JAYNAGAR, BARDIYA

लुम्बिनीप्रदेश, नेपाल

Google Plus Code: 898P+MP Jaynagar LUMBINI PROVINCE, NEPAL

पत्र संख्या:-२०८०/०८१


चलानी नं.:-१६६



मिति:२०८०/०४/३०

दररेट प्रस्ताव पेश गर्ने सम्बन्धी सूचना ।


उपरोक्त सम्बन्धमा यस बारबर्दिया नगरपालिका कार्यालयको वार्षिक स्वीकृत कार्यक्रम अनुसार सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई वितरण गर्न सेनिटरी प्याड खरिद प्रयोजनका लागि यसै साथ सम्लग्न स्पेसिफिकेशन बमोजिमको सेनिटरी प्याडको दररेट आवश्यक परेको हुँदा यो सूचना जारी भएको मितिले १५ दिन भित्र सो को दररेट प्रस्ताव यस कार्यालयमा पेश गर्नु हुन अनुरोध छ ।



(अशोक कोइराला)

प्रमुख प्रशासकीय अधिकृत

S.N	particular	TECHNICAL SPECIFICATION
		Regular with wing, napkin with uniform thickness throughout
1	Type and physical Finishing	Without any wrinkles and distortion. The sanitary napkins shall have a soft feel and when worn shall not chafe or give any uncomfortable feeling. They shall be free from all sorts of foreign matter.
2	Raw Material Permitted:	A. Absorbent filter: Plant-based raw materials such as wood Pulp, cellulose pulp, bamboo fiber, banana fiber and corn which have natural sterilization effects, tissue paper, Zeal Ultra Thin, shall be free from lumps, oil spots, dirt or foreign material. B. Covering: The covering of the absorbent filter shall be of a Good quality cotton or rayon knitted sleeving, gauze or non-woven fabric with sufficient porosity to permit the assembled pad to meet absorbency requirements.
3	Size	minimum (260,+/-20mm) length and 60 to 75 mm width with 1.35 mm thickness.
4	Absorbency	The sanitary pad shall absorb at least 70 to 90 ml of colored distilled water and it shall not show leakage at the bottom or sides of the sanitary napkin.
5	Disposability:	: Disposable pad with the covering removed, shall be immersed in 15 liters of water and stirred. The pad shall disintegrate in the water in not more than 5 minutes.
6	Color	The product shall be white in color and shall be almost odorless.
7	PH Value	Free from acid and alkali, PH of absorbent material shall free from acid and alkali, PH of absorbent material shall be 6-8.5 (tested as per the method given in Indian standard 1390)
8	Hygiene Testing Requirement	Total viable count (total number of bacteria and fungi) shall be not more than 1000 cfu/gm and absence of Staphylococcus aureus. The napkin shall be tested for the presence of Staphylococcus aureus in accordance with IS 5887
9	Other:	The manufacturer shall declare that all ingredients used in the product are safe for human use based on its known toxicological characteristics at intended use
10	Packaging Type:	at least 90% compostable pack, protecting package to product
11	Packaging size:	Minimum 8 pads per pack
12	Biodegradability or Composability requirements	At least 90 % degrade within 6 months

Signature: 

प्रमुख प्रशासकीय अधिकृत

